

२०७६ साल चैत्र ७ गते शुक्रबार दिनको ५:०० बजे बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयः

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी प्रस्तावमा निम्न सूचीमा उल्लेख भएका संस्थालाई देहाय बमोजिम आर्थिक सहायता उपलब्ध गराउने,

क्र. सं	संस्थाको नाम	काम	आर्थिक सहायता रकम
१	कास्की जिल्ला भलिबल संघ	मुख्यमन्त्री कप जिल्लास्तरीय भलिबलको लागि आर्थिक सहयोग	८,००,०००/-
२	छुम्बीलामा, पोखरा	प्रिमियर लिग सञ्चालन	७,००,०००/-
३	अखिल नेपाल फुटबल संघ	प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलका लागि	२०,००,०००/-
४	मिरा राई, प्रबन्ध निर्देशक	Trail Running Nepal	५,००,०००/-
५	त्रिवेणी युवा क्लब,	त्रिवेणी कप सञ्चालनका लागि	६,००,०००/-
६	कोलढुङ्गा क्रिकेट खेल मैदान निर्माण उपभोक्ता समिति,	खेलमैदान निर्माण	५,००,०००/-
७	नेपाल मार्सल आर्टस	प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्ट हाकिन्डो सेमिनार	६,००,०००/-
८	गण्डकी प्रादेशिक क्रिकेट संघ,	राष्ट्रिय क्रिकेट प्रतियोगिता सहभागिता	१,००,०००/-
९	सुदीप थापा, मध्यनेपाल न.पा. युवा संघ	राक्से कालिका युवा खेल मैदान निर्माण	५,००,०००/-
१०	पोखरा उद्योग वाणिज्य संघ,	पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड	६,००,०००/-
११	BSC. General Bio, 2075 Sports P.N. Campus	PC Second Year, B.Sc. General Bio Football Cup आयोजना गर्न	१,००,०००/-
१२	पाल्पाली समाज, पोखरा	पर्यटन पर्वद्वनका लागि डिजिटल बोर्ड राख्न	३,००,०००/-
१३	आहा रारा (गोल्डकप) सहारा क्लब, पोखरा	फुटबल खेल आयोजना गर्न	१०,००,०००/-

२. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गण्डकी विश्वविद्यालयको लागि जग्गा उपयोग गर्ने स्वीकृतिका लागि नेपाल सरकारमा अनुरोध गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने।
३. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गाँउसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिने।
४. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र , सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिने प्रस्ताव स्वीकृत गर्ने।

५. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मासु तथा डेरी पसलको असल उत्पादन अभ्यास गुणस्तर स्टिकर वितरण कार्यविधि, २०७६लाई छलफल तथा परिमार्जनका लागि प्रशासन तथा विधेयक समितिमा पठाउने र सो समितिले प्रतिवेदनसाथ प्रदेश सरकार, मन्त्रपरिषदमा पेश गर्ने।
६. भौतिक पूर्वाधार विकास मन्त्रालय पटके रुट परमिट जारी गर्ने अधिकार प्रत्यायोजन गर्न स्वीकृत दिने प्रस्ताव स्वीकृत गर्ने।
७. सामाजिक विकास मन्त्रालयको कोरोना भाईरस रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि यस प्रदेशका सबै जिल्ला अस्पतालमा Personal Protective Equipment (PPE) खरिदका लागि पाँच लाखका दरले उपलब्ध गराउने र अन्य निकायहरूले विवरणमा तोकिएको कार्यमा मात्र खर्च गर्ने गरी तीन करोड चौबिस लाख रुपैया सामाजिक विकास मन्त्रालय मार्फत तोकिएका निकायको बजेटमा समावेश हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध शिर्षकबाट उपलब्ध गराउने।
८. सामाजिक विकास मन्त्रालयको करार सेवामा चिकित्सक वा स्वास्थ्यकर्मी छुनौट सम्बन्धी कार्यविधि, २०७६ को दफा ४ को उपदफा १ को खण्ड ख को सट्टा "प्रदेश लोकसेवा आयोगको कार्यालयको प्रमुख- सदस्य" भन्ने शब्दावली राख्ने र अन्य कुरामा आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति बमोजिम परिमार्जित कार्यविधि स्वीकृत गर्ने।
९. सामाजिक विकास मन्त्रालयको कोरोना भाईरस रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी प्रस्तावका सम्बन्धमा सबै मन्त्रालय, विभाग र कार्यालयमा अनिवार्यरूपमा चेकजाँचको व्यवस्था मिलाउने र अन्यको हकमा प्रस्तावमा लेखिए बमोजिम गर्ने।